

अनुसूची-२

(दफा ५ को उपदफा (२) सँग सम्बन्धित)

कोभिड-१९ को महाबारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण निवेदनको ढाँचा

मिति: २०७८/..../...

श्रीमान वडा अध्यक्षज्यू,

.....महानगरपालिका/उपमहानगरपालिका/नगरपालिका/ गाउँपालिका,

वडा नं....., जिल्ला.....

विषय: नगद हस्तान्तरणको रकम पाउँ ।

म र मेरो परिवार कोभिड- १९ को महाबारीबाट प्रभावित अतिविपन्न परिवारको समूहमा पर्ने र न्यूनतम जीवन निर्वाहका लागि अन्य विकल्प समेत नभएको हुँदा "कोभिड-१९ को महाबारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि, २०७८" बमोजिम नेपाल सरकारले उपलब्ध गराउने नगद राहत उपलब्ध गराईदिनुहन अनुरोध गर्दछु । म र मेरो परिवारका कुनै पनि सदस्ते हालसम्म यस प्रकारको राहत सुविधा प्राप्त नगरेको तथा यस प्रयोजनका लागि अन्य कुनै स्थानीय तहमा निवेदन पेश नगरेको समेत अनुरोध गर्दछु ।

निवेदकको नाम(नेपालीमा): .....

.....

बाबु/ससूराको नाम:.....आमा/ सासूको नाम:.....

नागरिकता नं.....नागरिकता जारी भएको जिल्ला:

.....जारी मिति:.....

स्थायी ठेगाना:.....म.न.पा./उ.म.न.पा/न.पा./गा.पा., वडा नं.....टोल:.....

अस्थायी ठेगाना:.....म.न.पा./उ.म.न.पा/न.पा./गा.पा., वडा नं.....टोल:.....

नगद हस्तान्तरण प्राप्त गर्ने आधार(सम्बन्धित कोठामा ठीक चिन्ह ✓ लगाउने)

क्र.स.	आधार	हो	होइन
१	विगतमा गर्दै आएको रोजगारी पूर्णरूपमा गुमाएको र रोजगारीको अर्को अवसर समेत प्राप्त गर्न नसकी बेरोजगार भएको असङ्गठित क्षेत्रको मदुर वा कामदार		
२	खुला सडक, फुटपाथ चौरमा खर्पन, नाड्लो, डोको आदिमा सामान बेच्ने अतिविपन्न व्यवसायी		
३	दैनिक ज्याला-मजदुरी गर्ने भरिया, कृषि मदुर, गोठाला, खेताला, ज्यालादारी श्रमीक, रिक्साचालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मदजुर, पर्यटक भरिया		
४	कोभिड-१९ को सङ्क्रमणको कारणबाट एकाधरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्को मृत्यु भई आर्थिक सङ्कट झेल्नु परेको परिवार तथा अभिभावक गुमाएका हसाहय नाबालकलाई स्याहार गर्ने परिवार		

नगद हस्तान्तरण प्राप्त गर्न नसिक्ने अवस्था(सम्बन्धित कोठामा ठीक ✓ चिन्ह लगाउने)

क्र.स.	आधार	छ	छैन
१	निवेदन दिँदाको समयमा निवेदकको एकाधरपरिवारका कुनै सदस्यले सरकारी, निजी वा अन्य कुनै सङ्गसंस्था वा वैदेशिक रोजगारीमा स्थायी, अस्थायी वा करारमा रोजगारीको अवसर प्राप्त गरी आय-आर्जन गरिरहेको		
२	परिवारका कुनै सदस्यले नेपाल सरकारबाट उपलब्ध हुने अन्या सामाजिक सुरक्षा (जेष्ठ नागरिक, एकल महिला, दलित वा अपाङ्ग) बापतको भत्ता वा नेपाल सरकारबाट निवृत्तभरण वा विदेशी सरकारबाट पेन्सन सुविधा प्राप्त गरिरहेको		

आधिकारिता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ ।

३	सञ्चित आय या पैत्रिक सम्पत्तिबाट तत्कालको खर्च आवश्यकता पूरा गर्न सक्ने अवस्थामा रहेको	
४	प्रधानमन्धी रोजगार कार्यक्रम वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यक्रम बमोजिम यस प्रयोजनका लागि एक पटक राहतको रूपमा नगद प्राप्त गरेको परिवार	

सम्पर्क टेलिफोन/मोबाइल नं. ....

बैड्र खाता

--	--	--	--	--	--	--	--	--	--	--	--	--

बैड्रको नाम:.....शाखा:.....

**परिवारमा रहेका अन्य सदस्य (संरक्षकले निवेदन पेश गरेको हकमा सम्बन्धित असहाय नाबालक) को नाम:**

(१) श्री.....वर्ष:..... (२) श्री.....वर्ष:.....

(३) श्री.....वर्ष:..... (४) श्री.....वर्ष:.....

यस निवेदनका आधारमा मैले/मेरो परिवरले प्राप्त गर्ने नगद हस्तान्तरण बापत नेपाल सरकारको स्वीकृत न्युनतम दैनिक ज्यालाका आधारमा हुन आउने न्युनतम कार्यादिन बराबरको कुनै सार्वजनिक विकास निर्माणको आयोजनामा स्वयंसेवकको रूपमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दछु (.....)/ गर्दिन (.....) ।

**स्वघोषणा:** यसमा उल्लिखित विवरणहरू साँचो हुन, झुठा ठहरेमा कानून बमोजिम सहुँला, बुझाउँला ।

निवेदकको दस्तखत:.....

मिति: २०७८/...../.....

संलग्न: नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

--	--

**स्थायी बासिन्दाको हकमा गरिदिएको सनाखत:**

निवेदक श्री.....सहित निजको परिवारका सदस्य  
संदर्भया.....विगत.....महिनादेखि मेरो स्वामित्वको घरमा/मेरो छिमेकको रूपमा.....

.....म.न.पा./उ.म.न.पा/न.पा./गा.पा.....वडा नं.....मा स्थायी बसोबास गर्दै आउनुभएको व्यहोरा सनाखत गर्दछु ।

छिमेकी/घरधनीको नाम:.....सम्पर्क टेलिफोन/मोबाइल नं.....ठेगाना.....

म.न.पा./उ.म.न.पा/न.पा./गा.पा.....वडा नं.....टोल:.....दस्तखत:.....मिति: २०७८/...../.....

**वडा अध्यक्षको सिफारिस:**

निवेदक श्री....."कोभिठ-१९ को महाबारीबाट प्रभावित अतिविपत्र परिवार नगद हस्तान्तरण कार्यविधि, २०७८" बमोजिम नेपाल सरकारले उपलब्ध गराउने नगद हस्तान्तरणका लागि योग्य रहेको (.....)/नरहेको (.....) व्यहोरा सिफारिस गर्दछु ।

॥ योग्य नरहेको भए सोको संक्षिप्त कारण:.....

**वडा अध्यक्ष**

नाम:.....

स्थानीय तहको नाम:.....वडा नं.....

जिल्ला:.....

दस्तखत:.....मिति: /...../.....

**आधिकारिता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ ।**